

बकैया गाउँकार्यपालिकाको मिति २०७५।१।५ गतेको बैठकका प्रस्ताव एवं निर्णयहरू

१. व्यवसाय दर्ता सम्बन्धमा :-

बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ मा वार्षिक रु ६५ लाख राजश्व संकलन गर्ने गरी लक्ष्य राखेकोमा दोश्रो चौमासिकको अन्त्य सम्ममा लक्ष्यको १० प्रतिशतको हाराहारीमा मात्र राजश्व संकलन हुन सकेकोले राजश्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसको लागि व्यवसाय दर्ता कार्यलाई अघि बढाउनुपर्ने भनी स्थानीय राजश्व परामर्श समितिको मिति २०७५।१।४ गतेको निर्णयबाट गाउँकार्यपालिकालाई प्राप्त सुझाव अनुसार बकैया गाउँपालिकाभरी व्यवसाय दर्तालाई अभियानको रूपमा अघि बढाउने गरी सर्वसम्मत निर्णय गरियो ।

२. एकिकृत सम्पती कर सम्बन्धमा :-

आगामी आर्थिक वर्ष २०७५।७६ देखि गाउँपालिकामा एकिकृत सम्पती कर अनिवार्य रूपमा लागु गर्न पर्ने भएकोले सो का लागि आवश्यक पूर्वाधार तयार गर्न र अध्ययन गर्न आवश्यक देखिएकोले आवश्यक तयारीको लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिने गरी निर्णय गरियो ।

३. प्रारम्भिक वातावरणीय परिक्षण (IEE) सम्बन्धमा :-

आगामी आर्थिक वर्ष २०७५।७६ देखि बकैया गाउँपालिकाभित्र रहेका विभिन्न खोला नालाहरूमा रहेका ढुंगा गिट्टी बालुवा लगायतका नदिजन्य सामग्री निकासीको जिम्मेवारी पुर्ण रूपमा गाउँपालिकालाई नै आउने भएकोले सो कार्यको आवश्यक तयारी स्वरूप निम्न खोलानालाहरूलाई समेटि IEE गर्न आवश्यक प्रकृया अघि बढाउने निर्णय गरियो ।

निम्न

क्र सं	खोला/नदिको नाम	अवस्थिती	कैफियत
१	बकैया खोला र आसपासका खहरे खोलाहरू		
२	सिमात खोला र आसपासका खहरे खोलाहरू		

४. भर्ना अभियानमा सहयोग सम्बन्धमा :-

नयाँ शैक्षिक शत्र २०७५ को लागि सामुदायिक विद्यालयहरूमा संचालन गरिने विद्यार्थी भर्ना अभियानलाई सफल पार्न गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्नुपर्ने गरी सम्बन्धित मन्त्रालयबाट पत्र प्राप्त भएकोमा बकैया गाउँपालिका भित्र रहेका विद्यालय जाने उमेरका सबै बालबालीकालाई विद्यालय बाहिर रहन

नदिन भर्ना अभियानमा गाउँपालिका स्तर र वडा स्तरबाट सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय गरियो ।

५. विद्युत विस्तार सम्बन्धमा :-

बकैया गाउँपालिकाको गाउँसभाले गाउँपालिका भित्र विद्युत विस्तारको लागि विभिन्न वडा स्तरीय योजनाहरू स्विकृत गरेकोमा विद्युत विस्तारलाई प्रभावकारी बनाउन निम्न वडा स्तरीय योजनाहरूलाई एकिकृत गरी २ मुख्य योजनामा परिणत गरी उपभोक्ता समिति मार्फत योजना संचालन गर्ने र आवश्यक प्राविधिक सहयोगको लागि गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरिदिने गरि निर्णय गरियो ।

साविकका योजनाहरू

क्र सं	योजनाको नाम	विनियोजित रकम	स्थान	कैफियत
१	रजुवा विजयवस्ती महादेवडाँडा मोरङ्गे विद्युतीकरण	२००००००	वडा नं १	
२	थाकलचौर विद्युत विस्तार	५०००००	वडा नं २	
३	तिनभङ्गाले तथा कालापानी विद्युतीकरण	१००००००	वडा नं २	
४	भोक्टेनी बड्दह विद्युत लाईन विस्तार	२०००००	वडा नं ३	
५	चम्पाखहरे जलजले भोक्टेनी विद्युत	१००००००	वडा नं ३	
६	देउताखोला विद्युतीकरण	१०००००	वडा नं ४	
७	थली सुविद्वारस्वारा विद्युतीकरण	१००००००	वडा नं ४	
८	तिनतले भडौरा भित्रिस्वारा विद्युतीकरण	१००००००	वडा नं ५	
९	गडवान र गवरस्थान विद्युतीकरण	१००००००	वडा नं ६	
१०	हिरामुनी र कालीदमार कोलखहरे विद्युतीकरण	४०००००	वडा नं ७	
११	हिरामुनी कोलखहरे विद्युतीकरण	५०००००	वडा नं ७	
१२	दरवारडाँडा विद्युतीकरण योजना	१००००००	वडा नं ७	
१३	अर्नाथुम्का र दमनगर विद्युतीकरण	१०००००	वडा नं ८	
१४	च्याउच्याउ विद्युत लाईन विस्तार र मर्मत	२०००००	वडा नं ९	
१५	च्याउच्याउ कुडुले विद्युत विस्तार	१००००००	वडा नं ९	
१६	मन्थली विद्युतीकरण	१००००००	वडा नं १०	
१७	पिपलडाँडा बेसी विद्युतीकरण	३०००००	वडा नं ११	
१८	जितपुरभन्ज्याङ्ग सिमात कुन्जीपोकल विद्युतीकरण	१००००००	वडा नं ११	
१९	सोवी कालीदमार गमलटार विद्युतीकरण	१००००००	वडा नं ११	
२०	मितेरी पावर प्लान्ट पोल खरिद	१००००००	वडा नं १२	

२१	ठिगत विद्युतीकरण	१००००००	वडा नं १२	
	जम्मा रकम	१६३०००००		

परिवर्तित योजनाको विवरण

क्र सं	योजनाको नाम	रकम	स्थान
१	बकैया गाउँपालिका विद्युत विस्तार उत्तरी भेग	७८०००००	वडा नं ३,८,९,१०,११,१२
२	बकैया गाउँपालिका विद्युत विस्तार दक्षीण भेग	८५०००००	वडा नं १,२,४,५,६,७
	जम्मा	१६३०००००	

६. गाउँपालिका प्रोफाइल निर्माण सम्बन्धमा :-

गाउँपालिकाको वस्तुगत विवरण संकलन गरे पश्चात मात्र गाउँपालिकाको योजना तर्जुमा गर्नु बढि प्रभावकारी हुने भएकोले बकैया गाउँपालिकाको प्रोफाइल निर्माण गर्न आवश्यक प्रकृया अघि बढाउने निर्णय गरियो ।

७. ईन्जिनियरिङ्ग इक्विपमेन्ट खरिद सम्बन्धमा :-

बकैया गाउँपालिकाको प्राविधिक शाखामा उपकरणहरूको अभावमा योजनाको लागत अनुमान तयारी तथा योजनाको मुल्याङ्कन प्रतिवेदन निर्माण लगायतका कार्यहरूमा असहजता भएकोले प्राविधिक शाखाको लागि अत्यावश्यक ईन्जिनियरिङ्ग उपकरणहरू खरिदको लागि तत्काल प्रकृया अघि बढाउने गरि निर्णय गरियो ।

८. महिला विकास शाखाको कार्यक्रम सम्बन्धमा :-

बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको सामाजिक विकास शाखा अन्तर्गत संचालन हुने महिला विकास कार्यक्रममा नारी दिवस मनाउने भन्ने शिर्षकमा रहेको रु २ लाख ५० हजार रकम मध्ये सो कार्यक्रममा खर्च नभएको रकम रु १ लाखबाट 'महिलाहरूलाई घरेलु प्याड बनाउने तालिम' शिर्षकमा कार्यक्रम संचालन गर्ने गरी निर्णय गरियो ।

९. गाउँपालिकाका वडाहरूमा नागरिकता टोली राख्ने सम्बन्धमा :-

बकैया गाउँपालिकाका वडाहरूमा रहेका नागरिकता प्राप्त गर्न योग्य व्यक्तीहरू आर्थिक अभाव र अन्य विभिन्न कारणले गर्दा सदरमुकाम हेटौँडा सम्म पुग्न असमर्थ भएकाले त्यस्ता वडाहरूमा नागरिकता शिविर संचालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गर्ने निर्णय गरियो ।

१०. कृषि प्रसार कार्यक्रमको शिर्षक परिवर्तन सम्बन्धमा :-

बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि प्रसार अन्तर्गतको स्विकृत वार्षिक कार्यक्रममा रहेको निम्नानुसारको कार्यक्रम शिर्षकलाई तपशिल बमोजिम परिवर्तन गर्ने निर्णय गरियो ।

साविकको शिर्षक

क्र सं	कार्यक्रमको नाम	शिर्षकको नाम	रकम
१	कृषि प्रसार कार्यक्रम	कृषि फर्म तथा तालिम केन्द्र संचालन	५०००००

परिवर्तित शिर्षक

क्र सं	कार्यक्रमको नाम	शिर्षकको नाम	रकम
१	कृषि प्रसार कार्यक्रम	प्लास्टिक टनेल र थोपा सिचाई सामाग्री अनुदान	५०००००

११. कार्यक्रम शिर्षक संशोधन सम्बन्धमा :-

बकैया गाउँपालिकाको प्रथम र दोश्रो गाउँसभाले पारित गरेको निम्न बमोजिमका योजनाहरूलाई तपशिल बमोजिम योजनाको नाम कायम हुने गरी संशोधन गर्ने निर्णय गरियो ।

तपशिल

क्र सं	साविकको			कायम भएको			कैफियत
	योजनाको शिर्षक	वडा	रकम	योजनाको शिर्षक	वडा	रकम	
१	प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम	१	१ लाख	महिला सीपमुलक तालिम	१	१ लाख	
२	चम्पाखहरे महिला समुह भवन निर्माण	३	५ लाख	डोल्मा मिश्रीत कृषक समुह भवन निर्माण	३	५ लाख	
३	हाटबजार व्यवस्थापन जुरेली र हात्तीसुँढे	४	५ लाख	हाटबजार व्यवस्थापन जुरेली	४	२ लाख ५० हजार	
				हाटबजार व्यवस्थापन हात्तीसुँढे	३	२ लाख ५० हजार	
४	कालीदेवी मावी मर्मत	९	१ लाख	कालीदेवी मावी फर्निचर मर्मत र निर्माण	९	१ लाख	

१२. वडा स्तरीय अनुगमन सम्बन्धमा :-

बकैया गाउँपालिकाबाट संचालन हुने रु ५ लाख सम्मका वडा स्तरीय योजनाहरूको अनुगमन गर्न सम्बन्धित वडा अध्यक्षको अध्यक्षतामा वडाका सबै सदस्यहरू पदेन सदस्य रहने गरी ५ सदस्यीय वडा स्तरीय योजना अनुगमन समिति गठन गर्ने र सो समितिको अनुगमन प्रतिवेदन प्राप्त भई फरफारक समितिमा पेश भएपछि मात्र त्यस्ता योजनाहरूको फरफारक गर्ने गरी निर्णय गरियो ।

१३. सवारी साधन खरिद सम्बन्धमा :-

बकैया गाउँपालिकामा रहेका सवारी साधन(मोटरसाईकल)हरु अपर्याप्त भई कार्यालयको कामकाजमा कठिनाई उत्पन्न भएकोले थप मोटरसाइकल १ थान र स्कुटर १ थान खरिद गर्ने निर्णय गरियो ।

१४. भवन निर्माण स्थल व्यवस्थापन सम्बन्धमा :-

'बकैया गाउँपालिकाको भवन निर्माण' शिर्षकमा गाउँसभाले विनियोजन गरेको रकमबाट क्रमशः गाउँपालिकाको भवन निर्माण स्थल व्यवस्थान र अस्थायी भवन निर्माण लगायतका शिर्षकमा आवश्यकताको आधारमा लागत अनुमान तयार गरि खर्च गर्ने गरी निर्णय गरियो ।

१५. बकैया वडा नं ८ को योजना सम्बन्धमा

बकैया गाउँपालिकाको प्रथम गाउँसभाले विनियोजन गरेको वडा नं ८ अन्तर्गत संचालन हुने मोतिपुर सिँचाई शिर्षकको रु २ लाख रकमको योजनाको रकम दोश्रो गाउँसभाको निर्णयमा सामुदायिक महिला भवन किर्ने शिर्षकमा पर्न गई शो शिर्षकमा रु ४ लाख देखिन गएकोले उक्त ४ लाख रकमबाट साविक बमोजिम नै मोतिपुर सिँचाई शिर्षकमा रु २ लाख र सामुदायिक महिला भवन किर्ने शिर्षकमा रु २ लाख कायम गर्ने गरी निर्णय गरियो ।

१६. प्राथमिक स्वास्थ्य चौकी छतिवनको वक्यौता विद्युत महशुल सम्बन्धमा

बकैया गाउँपालिका वडा नं ४ छतिवनमा रहेको प्राथमिक स्वास्थ्य चौकी छतिवनको विद्युत महशुल वक्यौता रहेकोमा नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले वक्यौता विद्युत महशुल भुक्तानी नभएमा विद्युत लाईन काट्ने जानकारी गराएकोले स्वास्थ्य चौकीमा विद्युत आपूर्तीको गाम्भिर्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको मुल चालु खर्चको भैपरी आउने चालु खर्चबाट रु ३ लाख रकम खर्च लेखी विद्युत महशुल भुक्तानी गर्ने गरी निर्णय गरियो ।